

# Ezr

## Chapter 9

Nepali Interlinear

Reference: Nepali ERV

יִשְׂרָאֵל	הָעָם	נִבְדְּלוּ	לֹא-	לְאֹמֵר	הַשָּׂרִים	אֵלַי	נִגְשׂוּ	אֵלֶּה	וּכְבֻּלוֹת	1
इसाएलका	जनता	अलग	न-छुट्टिएका-छन्	भन्दै	सरदारहरू	मकहाँ	आए	—	र-यी-कुराहरू-सकिएपछि	
<a href="#">H3478</a>		<a href="#">H0914</a>	<a href="#">H3808</a>	<a href="#">H0559</a>	<a href="#">H8269</a>	<a href="#">H0413</a>	<a href="#">H5066</a>	<a href="#">H0428</a>	<a href="#">H3615</a>	
הַעֲמֹנִי	הַיְבוּסִי	הַפְּרִזִּי	הַחִתִּי	לְכַנְעֲנִי	כְּתוּבָתֵיהֶם	הָאֲרָצוֹת	מֵעַמִּי	וְהַלְוִיִּם	וְהַכֹּהֲנִים	
अम्मोनी	यबूसी	परिज्जी	हिती	कनानी	घृणाहरूअनुसार	देशहरूका	जनताहरूबाट	र-लेवीहरू	र-पुजारीहरू	
<a href="#">H5984</a>	<a href="#">H2983</a>	<a href="#">H6522</a>	<a href="#">H2850</a>	<a href="#">H8441</a>		<a href="#">H0776</a>		<a href="#">H3881</a>	<a href="#">H3548</a>	

וְהָאֱמֹרִי :  
र-एमोरी  
[H0567](#)

הַמִּצְרִי  
मिस्री  
[H4713](#)

הַמֹּאָבִי  
मोआबी  
[H4125](#)

यी कुराहरू गरेपछि अगुवाहरू म कहाँ आए र भने, “इसाएलका मानिसहरू पूजाहारी अनि लेवीहरू भूमिका मानिसहरूबाट स्वयं पृथक भएका छैनन्। ती इसाएलका मानिसहरूले कनानी, हिती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री अनि एमोरीसँग घिनलाग्दा कार्य गरेकाछन्।

כִּי-	וְנָשְׂאוּ	מִבְּנֹתֵיהֶם	לָהֶם	וְלִבְנֵיהֶם	וְהַתְּעַרְבוּ	זָרַע	הַקְּדָשׁ	2	
किनभने	विवाह-गरेका-छन्	छोरीहरूमध्ये	आपना-लागि	र-छोराहरूका-लागि	र-मिसिएको-छ	बीउ	पवित्रको		
	<a href="#">H5375</a>	<a href="#">H1323</a>	<a href="#">H1992</a>		<a href="#">H6148</a>	<a href="#">H2233</a>	<a href="#">H6944</a>		
בְּעַמִּי	הָאֲרָצוֹת	וַיָּד	הַשָּׂרִים	וְהַסִּנְיִים	הַיְהוּדָה	בְּמַעַל	הָהָה	וְרֹאשֹׁנָה :	ס
जनताहरूसँग	देशहरूका	र-हात	सरदारहरू	र-उप-सरदारहरूको	थियो	अपराधमा	यो	पहिलो	—
	<a href="#">H0776</a>	<a href="#">H3027</a>	<a href="#">H8269</a>	<a href="#">H5461</a>	<a href="#">H1961</a>	<a href="#">H4604</a>	<a href="#">H2088</a>	<a href="#">H7223</a>	

किनभने तिनीहरूले आफू स्वयं अनि आपना छोराहरूका निम्ति तिनीहरूले वरिपरीका छिमेकिका छोरीहरूलाई पल्लिको रूपमा राखेकाछन्। अनि तिनीहरूले पवित्र मानिसहरूलाई भूमिका अरू मानिसहरूसित मिलाएका छन्। अधिकारीहरू र अगुवाहरूले परमेश्वर प्रति अविश्वसनीय कार्यमा अगुवाइ गरेकाछन्।”

וּכְשָׂמַעִי	אֶת-	הַדְּבָר	הַזֶּה	קָרַעְתִּי	אֶת-	בְּנֵי	וּמַעֲלֵי	וְאֹמְרֵיהָ	מִשְׁעָר	3
र-यो-कुरा-सुन्दा	—	वचन	यो	चिरें	—	लुगा-मेरो	र-चोगा-मेरो	र-नोचें	कपालबाट	
<a href="#">H8085</a>	<a href="#">H0853</a>	<a href="#">H1697</a>	<a href="#">H2088</a>	<a href="#">H7167</a>	<a href="#">H0853</a>		<a href="#">H4598</a>	<a href="#">H4803</a>	<a href="#">H8181</a>	
רָאשֵׁי	וּזְקֵנֵי	וְאֲשֻׁבָּה	מִשׁוּמָּם :	4						
टाउको-मेरो	र-दाहीको	र-बसें	स्तब्ध							
<a href="#">H2206</a>	<a href="#">H3427</a>	<a href="#">H8074</a>								

जब यो वचन मैले सुने मेरो पहिरन च्यातें अनि मैले मेरो शिरका केश र दाही उखाले

וְאֵלַי	וְאֶסְפֹּנוּ	כָּל	חַרְד	בְּדַבְּרֵי	אֵלֵהֶי-	יִשְׂרָאֵל	עַל	מַעַל	הַגּוֹלָה	וְאֲנִי	4
र-मकहाँ	भेला-भए	सबै	काम्नेहरू	वचनहरूमा	परमेश्वरका	इसाएलका	—	अपराधमाथि	निर्वासनका	र-म	
<a href="#">H0413</a>	<a href="#">H0622</a>	<a href="#">H3605</a>	<a href="#">H2730</a>	<a href="#">H1697</a>	<a href="#">H0430</a>	<a href="#">H3478</a>		<a href="#">H4604</a>	<a href="#">H1473</a>	<a href="#">H0589</a>	
יָשׁוּב	מִשׁוּמָּם	עַד	לְמִנְחָת	הָעֶרְב :	5						
बसिरहें	स्तब्ध	सम्म	साँझको	बलिदानसम्म							
<a href="#">H3427</a>	<a href="#">H8074</a>	<a href="#">H5704</a>	<a href="#">H4503</a>	<a href="#">H6153</a>							

म अति आघातको अवस्थाया बसें। तब सबै मानिसहरू मकहाँ आए, जो इसाएलका परमेश्वरको वचनद्वारा डरले काँमेका थिए। तिनीहरू भयभीत थिए किनभने मानिसहरू जो कैदमा थिए, तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। अनि म साझ बलिदान नहुज्जेल आघातको अवस्थामा बसें।

5	וּבְמִנְחָתָּהּ र-साँझको H4503	הַעֲרָב बलिदानमा H6153	קָמָרָי उठें H0413	מִתְעַנְיָתִי दीनताबाट-मेरो H8589	וּבְקִרְעֵי र-चिरिएको H7167	בְּגָדֵי लुगा-मेरो H0430	וּמְעִילָי र-चोगा-मेरो H4598	וְאֶכְרַעָהּ र-घुँडा-टेके H3766	עַל- — H1290	בְּרָכֵי घुँडामा-मेरो H1290
	וְאֶפְרָשָׁהּ र-पसारें H6566	כָּפִי हातहरू-मेरो H3709	אֶל- — H0413	יְהוָה परमप्रभु H3068	אֱלֹהֵי: परमेश्वर-मेरोतिर H0430					

तब साँझको बलिदानको समयमा लज्जीत अवस्थामा बसिरहेको देखि म उठें अनि च्यातिएका पहिरन अङ्ग वस्त्र सहित म घुडाटेकेरे निहुरिए र परमप्रभु मेरो परमेश्वर तर्फ मैले मेरा हात फैलाएँ

6	וְאִמְרָהּ र-भनें H0559	אֱלֹהֵי परमेश्वर-मेरो H0430	בְּשָׁתִי लाज-लाग्छ H0954	וְנִכְלַמְתִּי र-लज्जित-छु H3637	לְהָרִים उठाउन H0430	אֱלֹהֵי परमेश्वर-मेरो H0430	פָּנֵי अनुहार H6440	אֵלָי तपाईंतिर H0413	כִּי किनभने H0413
	עֲוֹנֹתַיִנוּ अपराधहरू-हाम्रो H5771	רָבוּ बढेको-छ H0430	לְמַעַלָּהּ माथि-माथि H4605	רָאשׁ — H0819	וְאֶשְׁמַתְנוּ र-दोष-हाम्रो H0819	נִדְלָהּ बढेको-छ H1431	עַד सम्म H5704	לְשָׁמַיִם: स्वर्गसम्म H8064	

र मैले भने: “हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट छु तपाईंलाई माथिहेर्न।

7	מִיָּמִי दिनहरूदेखि H3117	אֲבֹתַיִנוּ पूर्वाह्रू-हाम्रोका H0001	אֲנַחְנוּ हामी H0587	בְּאֶשְׁמָהּ अपराधमा H0819	גְּדֻלָּהּ ठूलो H5704	עַד सम्म H5704	הַיּוֹם दिन H3117	הַיּוֹם यो H2088	וּבְעֹנֹתַיִנוּ र-अपराधहरूका-कारणले H5771
	נִתְּנוּ सुम्पिदियौं H5414	אֲנַחְנוּ हामी H0587	מְלָכֵינוּ राजाहरू-हाम्रो H4428	כַּהֲנֵינוּ पुजारीहरू-हाम्रो H3548	וּבִיד हातमा H3027	מְלָכֵי राजाहरूको H4428	הָאָרְצוֹת देशहरूका H0776	בְּחָרָב तरवारद्वारा H2719	וּבְבִקָּה र-लूटमा H0961
	וּבְבִשְׁתִּי र-लज्जा H1322	פָּנִים अनुहारको H6440	כְּהַיּוֹם दिनजस्तै H3117	הַיּוֹם: यो H2088					

किनभने हाम्रो पापहरू हाम्रोशिर जतिकै उच्च भएर बढेका छन्। अनि हाम्रो अपराधहरू धेरै भएका छन्। हाम्रा पापको कारणले आज हामी, हाम्रा राजाहरू अनि हाम्रा पूजाहारीहरू। विदेशी राजाहरूबाट तरवार, कैद, लुटमार अनि लाज र हीनता बोझद्वारा दण्डित भएका छौं।

8	וְעִתָּהּ र-अब H6258	כְּמַעֲט- केही-बेर H4592	רְנַעַ क्षणको-लागि H7281	הַיּוֹתָהּ भएको-छ H1961	תְּחִנָּהּ कृपा H8467	וּמִאֲתָ — H0854	יְהוָה परमप्रभु H3068	אֱלֹהֵינוּ परमेश्वर-हाम्रोबाट H0430	לְהַשְׁאִיר बचाउन H7604	לָנוּ हामीलाई H0430
	פְּלִיטָהּ बचेकाहरू H6413	וּלְתַת- र-दिन H5414	לָנוּ हामीलाई H3489	יָתָד खुँटो H4725	בְּמִקּוֹם ठाउँमा H4725	קִדְשׁוֹ पवित्र-उहाँको H6944	לְהַאִיר ज्योति-दिन H0215	עֵינֵינוּ आँखाहरू-हाम्रो H0430	אֱלֹהֵינוּ परमेश्वर-हाम्रोले H0430	וּלְתַתְּנוּ र-दिन H5414
	מְחִיָּה जीवन H4241	מְעַט थोरै H4592	בְּעֵבְרַתְנוּ: दासत्वमा-हाम्रो H5659							

“अनि अहिले क्षणभरका निम्ति हाम्रा परमप्रभु परमेश्वरले हामी प्रति दया दर्शाउनु भएको छ। हामीमध्ये केहीलाई कैदी बाट उम्कन दिनु भएर अनि आफ्नो पवित्रस्थानमा हामीलाई सुरक्षित स्थान दिनुभएर जसमा कि हाम्रा परमेश्वरले हामीलाई नया आशा दिनुहुन्छ, अनि हाम्रो दासत्वबाट हामीलाई नयाँ जीवन दिनु हुन्छ।

קִּיָּר	עֲבָדִים	אֲנַחְנוּ	וּבְעַבְדָּתְנוּ	לָא	עֲזָבְנוּ	אֱלֹהֵינוּ	וַיִּטֵּר	עָלֵינוּ	קָדָר
किनभने	दासहरू	हामी	र-दासत्वमा-हाम्रो	न	त्यागनुभयो	परमेश्वर-हाम्रोले	र-फर्काउनुभयो	हाम्रोमाथि	कृपा
	<a href="#">H5650</a>	<a href="#">H0587</a>	<a href="#">H5659</a>	<a href="#">H3808</a>		<a href="#">H0430</a>	<a href="#">H5186</a>		
לְפָנַי	מַלְכֵי	פָּרַס	לְתַת־	לָנוּ	מְחִיָּה	לְרוּחֹם	אֶת־	בְּיַת	וּלְהַעֲמִיד
सामु	राजाहरूको	फारसका	दिन	हामीलाई	जीवन	उठाउन	—	मन्दिर	र-पुनर्निर्माण-गर्न
	<a href="#">H4428</a>	<a href="#">H6539</a>	<a href="#">H5414</a>	<a href="#">H4241</a>		<a href="#">H0853</a>		<a href="#">H0430</a>	<a href="#">H5975</a>
אֶת־	חֶרְבְּתָיו	וּלְתַת־	לָנוּ	גִּדְרָר	בְּיַהוּדָה	וּבִירוּשָׁלַם:	ס	—	
—	भग्नावशेषहरू-उसका	र-दिन	हामीलाई	चारदिवार	यहूदामा	र-यरूशलेममा			
	<a href="#">H2723</a>	<a href="#">H5414</a>		<a href="#">H1447</a>	<a href="#">H3063</a>	<a href="#">H3389</a>			<a href="#">H0853</a>

किनभने हामी दासहरू हौं तर हाम्रा परमेश्वरले हामीलाई हाम्रो दासत्वबाट छाड्नु भएको छैन। हामीलाई नया जिवन दिनु भएर हाम्रा परमेश्वरको मन्दिर पुनःनिर्माण गर्न अनि त्यसको जीर्णोद्धार गर्नका निम्ति यहूदा एवं यरूशलेममा हामीलाई संरक्षणशील पर्खाल + 9:9 पर्खाल यहाँ पर्खालले शहर वरिपरिको भौतिक पर्खाल भन्दा फारसी अधिकारीहरूका सहयोगद्वारा व्यवस्था गरिएको सुरक्षा बुझिन्छ। दिनु भएर फारसका राजा समक्ष उहाँले हामीलाई प्रेम, भक्तिभाव र दया दर्शाउनु भएको छ।

וַעֲתָה	מֵה־	נֹאמַר	אֱלֹהֵינוּ	אֶחָרַי	זָאת	כִּי	עֲזָבְנוּ	מִצְוֹתַי:
र-अब	के	भनीं	परमेश्वर-हाम्रो	पछि	यो	किनभने	त्याग्यौं	आज्ञाहरू-तपाईंका
	<a href="#">H4100</a>	<a href="#">H0559</a>	<a href="#">H0430</a>		<a href="#">H2063</a>			<a href="#">H4687</a>

“तर अब हाम्रा परमेश्वर, यसपछि हामी के भन्नसक्छौं? किनभने हामीले तपाईंका आदेशहरू ल्याएका छौं।

אֲשֶׁר	צְוִיתָ	בְּיָד	עֲבָדַי	הַנְּבִיאִים	לְאֹמַר	הָאָרֶץ	אֲשֶׁר	אֵתֶם	בְּאֵים
जो	आज्ञा-दिनुभयो	द्वारा	दासहरू-तपाईंका	अगमवक्ताहरू	भन्दै	देश	जहाँ	तिमीहरू	प्रवेश-गर्दैछौं
	<a href="#">H6680</a>	<a href="#">H3027</a>	<a href="#">H5650</a>	<a href="#">H5030</a>	<a href="#">H0559</a>	<a href="#">H0776</a>		<a href="#">H0935</a>	
לְרִשְׁתָּהּ	אָרֶץ	נְדָה	הִיא	בְּנֵדָת	עַמִּי	הָאָרְצוֹת	בְּתוֹעֲבֹתֵיהֶם	אֲשֶׁר	
अधिकारमा-लिन	देश	अशुद्धताको	हो	अशुद्धताद्वारा	जनताहरूका	देशहरूको	घृणाहरूद्वारा	जसले	
	<a href="#">H3423</a>	<a href="#">H5079</a>	<a href="#">H1931</a>	<a href="#">H5079</a>		<a href="#">H0776</a>	<a href="#">H8441</a>		
מְלֹאָה	מִפֶּה	אֶל־	פֶּה	בְּטִמְאַתֶּם:					
भरिदिएका-छन्	एक-छेउबाट	—	अर्को-छेउसम्म	अशुद्धताद्वारा-उनको					
	<a href="#">H6310</a>	<a href="#">H0413</a>	<a href="#">H6310</a>	<a href="#">H2932</a>					

जो तपाईंले तपाईंका सेवकहरू अगमवक्ताहरू द्वारा दिनु भयो। जब तपाईंले भन्नु भयो: ‘त्यो भूमि जसलाई अधिकारमा लिन तिमीहरू प्रवेश गरिरहेछौं, मानिसहरूको दुष्ट कार्यले गर्दा त्यो भूमि भ्रष्ट भएका छन्। तिनीहरूले त्यो भूमि एक छेउ देखि अर्को छेउ सम्म कुर्कम अनि अशुद्धताले भरिएको छन्।

וְעֵתָה	בְּנוֹתֵיכֶם	אֶל־	תִּתְּנֵנוּ	לְבָנֵיכֶם	וּבְנֹתֵיכֶם	אֶל־	תִּשְׂאוּ	לְבָנֵיכֶם
र-अब	छोरीहरू-तिमी	नदेओ	दिनुहोस्	छोराहरू-तिनका	र-छोरीहरू-तिनका	न-लिनुहोस्	विवाहमा	छोराहरूका-लागि
	<a href="#">H1323</a>	<a href="#">H0408</a>	<a href="#">H5414</a>	<a href="#">H1323</a>	<a href="#">H1323</a>	<a href="#">H0408</a>	<a href="#">H5375</a>	<a href="#">H6258</a>
וְלֹא־	תִּדְרָשׁוּ	שְׁלָמָם	וְטוֹבָתָם	עַד־	עוֹלָם	לְמַעַן	תִּחְזְקוּ	וְאֶכְלֹתֶם
र-न-खोज्नुहोस्	खोज्नुहोस्	शान्ति-तिनको	र-भलाई-तिनको	सदासर्वदा-सम्म	—	ताकि	बलिया-हुन्	र-खानुहोस्
	<a href="#">H3808</a>	<a href="#">H7965</a>		<a href="#">H5704</a>	<a href="#">H5769</a>	<a href="#">H4616</a>	<a href="#">H2388</a>	<a href="#">H0398</a>
אֶת־	טוֹב	הָאָרֶץ	וְהוֹרַשְׁתֶּם	עַד־	עוֹלָם:			
—	उत्तमता	देशको	र-विरासतमा-दिनुहोस्	सदासर्वदा-सम्म	—			
	<a href="#">H2898</a>	<a href="#">H0776</a>	<a href="#">H3423</a>	<a href="#">H5704</a>	<a href="#">H5769</a>			<a href="#">H0853</a>

त्यो भूमिमा तिनीहरू एक छेउ देखि अर्कोछेउसम्म आफ्ना दुष्कर्म द्वारा आफ्ना अस्वच्छ पनाद्वारा मरेका थिए। यसर्थ आफ्ना छोरा-छोरीहरूको लागि तिनीहरूका छोरा-छोरीहरूसँग पति-पत्नीको रूपमा तिनीहरूको कल्याण अथवा सफलताको चाहना कहिल्यै नगर जसद्वारा तिमीहरू शक्तिशाली हुनेछौं।’

וְאֶחָרַי	כָּל־	הַבָּא	עָלֵינוּ	בְּמַעֲשֵׂינוּ	הָרָעִים	וּבְאַשְׁמָתְנוּ	הַגְּדֹלָה	וְכִי	אֶתָּה
र-पछि	सबै	आइपरेको	हाम्रोमाथि	कामहरू-हाम्रो	नराम्रो	र-दोष-हाम्रो	ठूलो	किनभने	तपाईं
	<a href="#">H3605</a>	<a href="#">H0935</a>		<a href="#">H4639</a>		<a href="#">H0819</a>			
אֱלֹהֵינוּ	חֲשָׁבָה	לְמַטָּה	מֵעוֹנָנוּ	וְנִתְּתָה	לָנוּ	פְּלִיטָה	כְּזֹאת:		
परमेश्वर-हाम्रोले	रोक्नुभयो	कममा	अपराध-हाम्रोभन्दा	र-दिनुभयो	हामीलाई	बचेकाहरू	यस्तो		
	<a href="#">H2820</a>	<a href="#">H4295</a>	<a href="#">H5771</a>	<a href="#">H5414</a>	<a href="#">H6413</a>	<a href="#">H2063</a>			

“अनि तिमीहरूले त्यस भूमिको असल कुराहरूको उपभोग गर्न सक्ने छौ र तिमीहरूले सदाको निम्ति यसलाई पैतृक सम्पत्ति को रूपमा आफ्ना छोरा-छोरीहरू तथा सन्तानलाई दिन सक्ने छौ। आखिरमा हाम्रो दुष्टकर्म अनि महादोषको कारणले त्यो हामीमाथि आइपरेको भएता पनि तपाईं, हाम्रा परमेश्वरले हाम्रो पाप प्रति।

הָלֹא के-नहुनेछ <a href="#">H3808</a>	הֲאֵלֶּה यी <a href="#">H0428</a>	הַתְּעִבֹת घृणाका <a href="#">H8441</a>	בְּעִמּוֹ जनताहरूसँग <a href="#">H6413</a>	וְלִהְיוּתְּחִי र-विवाह-गर्न <a href="#">H7611</a>	מִצְוֹתַי आज्ञाहरू-तपाईंका <a href="#">H4687</a>	לְהַפֵּר उल्लङ्घन-गर्न <a href="#">H3615</a>	הַנְּשׂוּב के-फेरि-तोइछौं <a href="#">H7725</a>	14	
			וּפְלִיטָה: — र-उद्धार-पाउनेहरू <a href="#">H6413</a>	שְׂאֵרִית बचेकाहरू <a href="#">H7611</a>	לֹא न-रहोस् <a href="#">H0369</a>	כִּלְיָה नाशको <a href="#">H3615</a>	עֶד- सम्म <a href="#">H5704</a>	בְּנוֹ हामीमाथि <a href="#">H0599</a>	תְּאַנְּף- क्रोधित-हुनुहुन्छ <a href="#">H0599</a>

उचित भन्दा कमदण्ड दिनु भएकोछ तपाईंले हामीलाई यसरी बाँचेहरूको एक समूह दिनु भए पछि के हामिले फेरि तपाईंको आदेश भङ्ग गर्नु, अनि यी इच्छा विपरित कार्य गर्ने मानिसहरू सित अन्तर-जातिय विवाह गर्नु? के हामीलाई नष्ट गर्नका निम्ति तपाईं क्रोधित हुनुहुन्न। जसमा कि त्यहाँ कोही पनि रहने छैन?

הֲנִנּוּ हेर्नुहोस् <a href="#">H2009</a>	הֲנִי यो <a href="#">H2088</a>	כְּתִיב दिनजस्तै <a href="#">H3117</a>	פְּלִיטָה उद्धार-पाउनेहरू <a href="#">H6413</a>	נִשְׂאָרְנוּ बचेका-छौं <a href="#">H7604</a>	כִּי- किनभने <a href="#">H7604</a>	אֲנִי हुनुहुन्छ <a href="#">H7604</a>	צְדִיק धार्मिक <a href="#">H6662</a>	יִשְׂרָאֵל इसाएलको <a href="#">H3478</a>	אֱלֹהֵי परमेश्वर <a href="#">H0430</a>	יְהוָה परमप्रभु <a href="#">H3068</a>	15
			עַל- — यसबारेमा <a href="#">H2063</a>	לְפָנַי तपाईंसामु <a href="#">H6440</a>	לְעִמּוֹד खडा-हुन <a href="#">H5975</a>	אֵין कोही-छैन <a href="#">H0369</a>	כִּי किनभने <a href="#">H0369</a>	בְּאִשְׁמוֹתַי दोषहरूमा-हाम्रो <a href="#">H0819</a>	לְפָנַי तपाईंसामु <a href="#">H6440</a>		

“हे परमप्रभु इसाएलका परमेश्वर तपाईं असल हुनुहुन्छ! किनभने आज हामी बाँचेहरूको समुहमा छाडिएका छौ। यो दोष को कारण कोही पनि तपाईंको समक्ष निर्दोष घोषित हुन नसकेता पनि हामी दोष सहित यहाँ तपाईंका समक्ष छौ।”